

स्वतः प्रकाशन (कार्तिक-पौष) (PROACTIVE DISCLOSURE)

(सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५
को नियम ३ सँग सम्बन्धित)





राष्ट्रिय गान

सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली

प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय-जय नेपाल ।।

आन्तरिक राजस्व कार्यालय, कृष्णनगर

कर्मचारी विवरणः

उद्घवराज न्यौपाने

कार्यालय प्रमुख (प्रमुख कर अधिकृत)

लिलानाथ पाण्डे
कम्प्यूटर अधिकृत

धनिश्वर अर्याल
कर अधिकृत

दिपक कुमार न्यौपाने
कर अधिकृत

चिरन्जीवी बस्याल
सूचना अधिकारी
(कर अधिकृत)

कृष्णमोहन चौधरी
लेखापाल

कमल प्रसाद ज्ञावाली
नायब सुब्बा

शनुधन महतो
नायब सुब्बा

रामकुमार यादव
नायब सुब्बा

ईश्वर के.सी
डा.ई.सु.

राजु पुन
डा.ई.सु.

सन्तराम थारु
.ह.स.चा.

डुकबहादुर पुन
का.स.

फूलमति थारु
का.स.

डिल्लीराम थारु
का.स.

हाम्रो भन्नु,

नेपालको संविधान (२०७२) को धारा २७ मा प्रत्याभूत एवं धारा २८ मा व्यवस्थित सूचनाको हकलाई संरक्षण गर्न सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(४) र नियमावली, २०६५ मा प्रत्येक सार्वजनिक निकायले सार्वजनिक सरोकार एवं गतिविधिहरूको विवरण प्रत्येक ३/३ महिनामा तोकिएका विवरणहरू समावेश गरी प्रकाशन गर्नुपर्ने व्यवस्था छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावली, २०६५ को नियम ३ ले व्यवस्था गरेका विभिन्न शिर्षक बमोजिमका सूचनाहरू आम नागरिकको सुसूचित हुने हकलाई ध्यानमा राख्दै नागरिकले माग नगरे पनि आफ्नो निकायको जवाफदेहिता, पारदर्शिता र विश्वसनीयताका लागि नियमित रूपमा विवरण स्वतः प्रकाशित (Proactive Disclosure) गर्नुपर्ने विश्वव्यापी मान्यता हो ।

यसका अलावा नेपालको संविधानमा प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको सूचना मार्गने र पाउने हकको व्यवस्था गरेको तथा विश्वव्यापी मानव अधिकार घोषणापत्र, १९४८ को धारा १९ मा प्रत्येक व्यक्तिलाई सूचना मार्गने, पाउने र प्रवाह गर्ने हकको व्यवस्था गरेकोले सूचनाको स्वःस्फुर्त प्रवाहलाई बढावा दिनु वाञ्छनीय हुन आउँछ ।

यहि मान्यतालाई मध्यनजर गर्दै यस आन्तरिक राजस्व कार्यालय, कृष्णनगरले २०७९ साल बैशाख, जेठ र असार महिनामा भए गरेका स्वतः प्रकाशन गर्न मिल्ने सम्पूर्ण गतिविधिहरूको विवरण प्रकाशित गरेको छ । यस कार्यालयसँग सम्बन्धित आफ्नो व्यक्तिगत एवं आम नागरिकको सरोकारका कुनै पनि विषयका सूचना आवश्यक परेमा यस आन्तरिक राजस्व कार्यालय, कृष्णनगरमा सम्पर्क गर्नुहुन आम नागरिकहरूलाई हार्दिक आग्रह गर्दछौं । साथै नागरिकहरूले पनि आफ्नो सुसूचित हुने हकको प्रयोग गर्दै सार्वनजिक निकायहरूलाई पारदर्शी र जवाफदेहि बनाउनको लागि सहयोग गर्न अनुरोध गर्दछौं ।

मिति: २०७९ माघ ०६ गते ।

चिरन्जीवी बस्याल
सूचना अधिकारी

उद्धवराज न्यौपाने
कार्यालय प्रमुख

विषयसूची

१.	कार्यालयको स्वरूप र प्रकृति	१
२.	सोच, गन्तव्य, उद्देश्य, मान्यता एवं प्रतिवद्धताहरू	१
३.	कार्यालयको काम, कर्तव्य र अधिकार	२
४.	करदाताका अधिकार र कर्तव्यहरू	३
५.	कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण	३
६.	कार्यालयबाट प्रदान गरिने सेवाहरू	४
७.	सेवा प्रदान गर्ने निकायको शाखा, कार्य र जिम्मेवार अधिकारी	५
८.	सेवा प्राप्त गर्ने आवश्यक कागजात, लाग्ने दस्तुर, अवधि, सम्पर्क शाखा र गुनासो सुन्ने अधिकारी	६
९.	निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी	८
१०.	निर्णय उपर उजुरी सुन्ने अधिकारी	८
११.	सम्पादन गरेको कामको विवरण	८
१२.	बार्षिक राजस्व संकलन	८
१३.	कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्बर	९
१४.	अडियो नोटिस बोर्ड, वेवसाइट र पेज	९
१५.	ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूची	१०
१६.	कर प्रशासनको अनुरोध	१०
१७.	आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण	११
१८.	कार्यालयले वर्गिकरण तथा संरक्षण गरेका सूचनाको विवरण	१३
१९.	कार्यालयमा सूचना मागसम्बन्धी परेका निवेदन र सूचना दिईएको विषय	१३
२०.	कार्यालयका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भए सोको विवरण	१३
२१.	सूचनाको हक्कसम्बन्धी महत्वपूर्ण जानकारीहरू	१३

१. कार्यालयको परिचय, स्वरूप, प्रकृति र कार्यक्षेत्रः

विश्वमा बढ्दो आर्थिक अन्तरनिर्भरता र पूँजी, प्रविधि र श्रमको बढ्दो प्रवाह अनुरूप मुलुकको कराधारको संरक्षण गर्नुपर्ने आवश्यकता महसुस गरी नेपालमा व्यवस्थित कर प्रणाली थालनी भएको साडे पाँच दशक भईसकेको छ । त्यस्तै स्वयंकर निर्धारणको सिद्धान्तमा आधारित आधुनिक कर प्रणालीको प्रारम्भ भएको दुई दशकभन्दा बढी भईसकेको छ । आयकर प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले आयकर ऐन, २०५८ तथा अन्तःशुल्कलाई आधुनिक र व्यावहारिक बनाउने उद्देश्यले अन्तःशुल्क ऐन, २०५८ जारी भई कार्यान्वयनमा आएको २० बर्ष भैसकेको छ । त्यस्तै एकल आधुनिक कर एवं अत्याधुनिक, लचिलो र पारदर्शी करको रूपमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ तर्जुमा भई २०५४ साल मंसिर १ गरेदेखि मूल्य अभिवृद्धि कर लागू गरिएको हो ।

कर राजस्व उठाउने मुख्य जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागले देशका विभिन्न ४३ स्थानमा रहेका आन्तरिक राजस्व कार्यालयहरू, मध्यम स्तरीय करदाता कार्यालय १, ठूला करदाता कार्यालय १ तथा ३९ वटा करदाता सेवा कार्यालयहरूमार्फत देशको कर प्रशासनको व्यवस्थापन एवं सञ्चालन गर्दै आएको छ । कपिलवस्तु तथा अर्धाखाँची जिल्ला कार्यक्षेत्र रहने गरी यस आन्तरिक राजस्व कार्यालय, कृष्णनगरले निरन्तर रूपमा करदाताहरूलाई सेवा प्रवाह एवं सहजिकरण गर्दै आएको छ । हाल यस आन्तरिक राजस्व कार्यालय, कृष्णनगरको कार्यालय कृष्णनगर नगरपालिकाको वडा नं. १ मा रहेको छ ।

आन्तरिक राजस्व विभाग अन्तर्गत रहेको आन्तरिक राजस्व कार्यालय, कृष्णनगर अन्तर्गत करदाता सेवा कार्यालय, तौलिहवा तथा करदाता सेवा कार्यालय, सन्धिखर्क रहेका छन् । आन्तरिक राजस्व कार्यालय, कृष्णनगरको प्रमुख कार्य नेपालमा आन्तरिक रूपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको प्रशासन गर्नु हो ।

यस आन्तरिक राजस्व कार्यालय, कृष्णनगरको कार्यक्षेत्र कपिलवस्तु तथा अर्धाखाँची जिल्ला रहेको छ ।

२. सोच, गन्तव्य, उद्देश्य, मान्यता एवं प्रतिवद्धताहरूः

"स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार" भन्ने अभिप्रायका साथ यस आन्तरिक राजस्व कार्यालय, कृष्णनगर अगाडि बढेको परिप्रेक्ष्यमा आन्तरिक राजस्व विभागको जस्तै आफूलाई समय सुहाउँदो एवं व्यावसायिक संगठन बनाउने दिशामा लागिरहेको यस आन्तरिक राजस्व कार्यालय, कृष्णनगरका सोच, गन्तव्य, उद्देश्य एवं प्रतिवद्धताहरू निम्न रहेका छन्:

सोच (Vision):

- ✓ आन्तरिक राजस्व परिचालन, व्यावसायिक सेवा, नवीन सोच र आर्थिक वृद्धिका लागि संगठनको निर्माण गर्ने ।

गन्तव्य (Mission):

- ✓ स्वेच्छिक कर सहभागिताको लागि गुणस्तरीय सेवाको प्रत्याभूति गर्ने र स्वच्छतापूर्वक कर कानूनको कार्यान्वयन गर्ने ।

समग्र उद्देश्य (Overall Objective):

- ✓ सक्षम र प्रभावकारी कर प्रणालीको प्रवर्द्धन गर्ने ।

मूल्य मान्यता (Values):

- ✓ समता पूर्ण व्यवहार,
- ✓ करदाताको सम्मान,
- ✓ सदाचारिता र प्रतिवद्धता,
- ✓ सहकार्य र
- ✓ नवीन सोचका साथ कार्य गर्ने ।

प्रतिवद्धताहरू (Promises):

- ✓ जनतालाई सम्मान र सेवा, सुशासनलाई टेवा,
- ✓ कर सहभागितामा प्रवर्द्धनात्मकता,
- ✓ सुविधाजन्य र प्रविधिमैत्री कर संरचना,
- ✓ मुस्कान सहितको सेवा,

३. कार्यालयको काम, कर्तव्य र अधिकार:

यस आन्तरिक राजस्व कार्यालय, कृष्णनगरका काम, कर्तव्य र अधिकारहरू निम्न रहेका छन्:

- ✓ आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क लगायतका करहरूको प्रयोजनका लागि एकल दर्ता प्रणालीको रूपमा स्थायी लेखा नम्बर जारी गरी कर प्रशासन सञ्चालन गर्नु,
- ✓ प्राकृतिक व्यक्तिको लागि P-PAN जारी गर्नु,
- ✓ नियमित बजार अनुगमन गर्नु, करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नु, अन्तर्क्रिया, छलफलजस्ता कार्यक्रमहरू सञ्चालन गर्नु,

- ✓ मदीरा तथा सूर्तिजन्य पदार्थहरूको बिक्रिवितरण गर्नलाई इजाजत प्रदान गर्नु, बार्षिक रूपमा इजाजतपत्र नविकरण गर्नु,
- ✓ कर संकलन गर्नु, बक्यौता, बेरुजु दाखिला गर्न लगाउनु,
- ✓ आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क लगायतका करहरू आकर्षित हुने कारोबारलाई करको दायरामा ल्याउनु,
- ✓ कर छली भएको विश्वसनिय आधार भएमा आन्तरिक राजस्व विभागले तोकेको मापदण्डको आधारमा पूर्ण कर परीक्षण तथा अनुसन्धान गरी कारवाही गर्नु,

४. करदाताका अधिकार र कर्तव्यहरू:

अधिकारहरू:

- क. सम्मानपूर्वक व्यवहारको अधिकार,
- ख. प्रचलित कानूनबमोजिम करसम्बन्धी भएका अभ्यासहरूको सूचना प्राप्त गर्ने अधिकार,
- ग. करसम्बन्धी कुरामा सफाइको सबूद पेश गर्ने मौका प्राप्त गर्ने अधिकार,
- घ. प्रतिरक्षाको लागि कानून व्यवसायी वा लेखापरीक्षक मुकरर गर्ने अधिकार,
- ड. करसम्बन्धी गोपनीय कुराहरू ऐनमा उल्लेख भएदेखि बाहेक अनतिक्रम्य हुने अधिकार,
- च. बढी दाखिला भएको कर फिर्ता पाउने वा समायोजन गर्ने अधिकार,
- छ. पूर्वानुसार भएको कर फिर्ता पाउने वा समायोजन गर्ने अधिकार,
- ज. प्रशासकीय पुनरावलोकन वा पुनरावेदन सम्बन्धी अधिकार ।

कर्तव्यहरू:


- क. स्थायी लेखा नम्बर तथा दर्ता प्रमाण पत्र लिनुपर्ने,
- ख. वस्तु वा सेवा बिक्री तथा आपूर्ती गर्दा बिल बिजक जारी गर्नुपर्ने,
- ग. कारोबारको अभिलेख राख्नुपर्ने,
- घ. अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्ने,
- ड. समयमा नै कर विवरण दाखिला गर्नुपर्ने,
- च. समयमा नै कर दाखिला गर्नुपर्ने,
- छ. कार्यालयले माग गरेको सूचना दिनुपर्ने,
- ज. कार्यालयले सूचना दिएमा उपस्थित हुनुपर्ने,
- झ. कार्यालयको काम कारवाहिमा बाधा विरोध गर्न नहुने ।

५. कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण:

यस कार्यालयलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले व्यवस्था गर्ने कानूनी प्रावधान रहेको छ। हाल कार्यालयमा जम्मा १८ जना कर्मचारीहरू कार्यरत छन्।

- | | | |
|-----|----------------------------------|--------|
| ५.१ | स्वीकृत कर्मचारी दरवन्दी संख्या: | २३ जना |
| ५.२ | स्थायी कर्मचारी दरवन्दी संख्या: | १० जना |
| ५.३ | करार सेवा कर्मचारी: | ५ जना |
| ५.४ | जम्मा कर्मचारी संख्या: | १५ जना |

संगठन तालिका:



६. कार्यालयबाट प्रदान गरिने सेवाहरू:

- ६.१ उद्योगी, व्यवसायी एवं प्राकृतिक व्यक्तिलाई स्थायी लेखा नम्बर (PAN र P-PAN) दर्ता प्रमाण पत्र प्रदान गर्ने,
- ६.२ आय विवरण, मू.अ.कर विवरण, अन्तःशुल्क विवरण लिने, Verify गर्ने,

- ६.३ मदीरा तथा सूर्तिजन्य पदार्थहरूको विक्रिवितरण गर्नलाई इजाजत प्रदान गर्ने, बार्षिक रूपमा इजाजतपत्र नविकरण गर्ने,
- ६.४ आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क दाखिला लिने/गर्न लगाउने,
- ६.५ नियमित बजार अनुगमन गर्ने,
- ६.६ कर संकलन गर्ने, बक्यौता, बेरुजु दाखिला गर्न लगाउने,
- ६.७ करदाताहरूको सचेतनाका लागि करदाता शिक्षा कार्याक्रमहरू सञ्चालन गर्ने,
- ६.८ कर छली भएको विश्वसनिय आधार भएमा आन्तरिक राजस्व विभागले तोकेको मापदण्डको आधारमा पूर्ण कर परीक्षण तथा अनुसन्धान गरी कारबाही गर्ने आदि।

७. सेवा प्रदान गर्ने निकायको शाखा, कार्य र जिम्मेवार अधिकारी:

७.१ करदाता सेवा शाखा:

- ✓ कार्यालयबाट प्रदान गरिने सेवाहरू प्रदान गर्ने,
- ✓ कर अधिकृत श्री चिरन्जीवी बस्याल,
- ✓ ना.सु. श्री रामकुमार यादव
- ✓ डा.ई.सु. श्री राजु पुन
- ✓ डा.ई.सु. श्री ईश्वर के.सी.

७.२ संकलन शाखा:

- ✓ कर संकलन गर्ने,
- ✓ बेरुजु सम्परीक्षणका लागि महालेखा परीक्षकको कार्यालय पठाउने,
- ✓ बक्यौताको लागि संकलन भ्रमण गर्ने।
- ✓ कर अधिकृत श्री दिपक कुमार न्यौपाने
- ✓ ना.सु. श्री शत्रुघ्न महतो

७.३ कर परीक्षण/ अनुसन्धान / कर फिर्ता शाखा

- ✓ कर परीक्षण/अनुसन्धान गर्ने
- ✓ दर्ता खारेजीको परीक्षण गर्ने
- ✓ बजार अनुगमन गर्ने
- ✓ कर फिर्ता गर्ने
- ✓ पुनःकर निर्धारण गर्ने
- ✓ कर अधिकृत श्री धनिश्वर अर्याल
- ✓ ना.सु. श्री कमल प्रसाद ज्ञवाली

८. सेवा प्राप्त गर्ने आवश्यक कागजात, लाग्ने दस्तुर, अवधि, सम्पर्क शाखा र गुनासो सुन्ने अधिकारी/सार्वजनिक सेवा बडापत्रः

क्र.	सं. कामको विवरण	पेश गर्नुपर्ने कागजातहरू	लाग्ने समय
१.	स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र प्रदान गर्ने ।	<ul style="list-style-type: none"> सम्बन्धित व्यक्ति आफै उपस्थित भई अनुसूची बमोजिमको दरखास्त फाराम भरी पेश गर्नुपर्ने । व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपी । नेपाली नागरिकताको प्रतिलिपी । पासपोर्ट साइजको फोटो २ प्रति । कारोबार स्थल आफ्नै घर जग्गा भए जग्गाधनी प्रमाण पत्रको प्रतिलिपी र वहालमा रहने भए वहाल सम्झौताको प्रतिलिपी । दर्ता हुन चाहने निकाय (संघ, संस्था, प्रा.लि., साझेदारी लगायत) ले प्रचलित कानूनबमोजिम तयार गरेका विधान, विनियम, नियमावलीको प्रतिलिपीका साथै निकायको छाप तथा सञ्चालक समिति वा कार्य समितिको निर्णय तथा जिम्मेवार व्यक्तिको नागरिकता । अनलाइन दरखास्त 	३०
२.	मू.अ.क.विवरण पेश/Verification गर्ने ।	<ul style="list-style-type: none"> मासिक विवरण पेश गर्ने करदाताले सो महिना समाप्त भएको २५ दिनभित्र अनुसूची-१० बमोजिमको कर विवरण । User Id & Password Create गरी Auto Verify गर्ने चौमासिक विवरण पेश गर्नुपर्ने करदाताले मंसिर, चैत्र र श्रावण महिनाको १ गतेदेखि २५ गतेभित्र अनुसूची-१० बमोजिमको कर विवरण । 	
३.	आय विवरण पेश/Verification गर्ने ।	<ul style="list-style-type: none"> आय विवरण फाराम कार्यालयबाट उपलब्ध गराईने, सो फाराम तथा अनुसूचीहरू भरी वित्तीय विवरण पेश गर्नुपर्नेको हकमा सो समेत पेश गर्नुपर्ने । विद्युतीय माध्यमबाट पेश गर्नेले Submission Number लिएर User Id & Password Create गरी Auto Verify गर्ने आयकर कर D01 र D02 को सम्बन्धमा विद्युतीय माध्यमबाट Submission Number लिएर कारोबार विवरण फाराम सहित सम्बन्धि बैकमा रकम दाखिला गर्ने वा D01 को सम्बन्धमा बैकद्वारा उपलब्ध ढाँचाको फाराम कारोबार विवरण पेश गर्ने 	५
४.	अनुमानित करको विवरण र किस्तावन्दीमा कर दाखिला गर्ने ।	कार्यालयबाट उपलब्ध गराईएको नमुना बमोजिमको विवरण फाराम भरी चालु आ.व.को पौप महिनामा अनुमानित करको विवरण र अनुमानित करको ४०% कर रकम दाखिला गर्नुपर्ने, चैत्रको अन्त्यसम्म ७०% र आषाढ महिनाको अन्त्यसम्म १००% कर रकम दाखिला गर्नुपर्ने ।	
५.	कर दाखिलाको प्रमाण/कर चुक्ता प्रदान गर्ने ।	<ul style="list-style-type: none"> D01 र D02 आयविवरण को हकमा User Id & Password Create गरी करदाता आफैले कर चुक्ता निकालन सकिने D03 को हकमा कार्यालयबाट उपलब्ध गराईएको नमूना बमोजिमको फाराम भरी पेश गर्नुपर्ने । 	बैंकी वक्त्याता नरेहेकोमा सोहि दिन, बैंकी वक्त्याता
६.	कर संकलन, बक्योता, वेरुजु दाखिला गर्ने ।	कार्यालयबाट माग भएवमोजिम ।	सोहि

७.	व्यक्तिगत स्थायी लेखा नम्बर PPAN लिनुपर्ने ।	<ul style="list-style-type: none"> आन्तरिक राजस्व विभागको Website www.ird.gov.ngको Taxpayer Portal अन्तर्गत Personal e-PAN मा आवश्यक विवरण भरी Submission Number सहित कार्यालयमा सम्पर्क गर्नुपर्ने अथवा कार्यालयबाट उपलब्ध गराईएको नमूना अनुसारको विवरण फाराम भरी १ प्रति Passport Size को फोटो र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित कार्यालयमा पेश गर्नुपर्ने ।
८.	अन्तःशुल्क इजाजतपत्र जारी/नविकरण गर्ने ।	<ul style="list-style-type: none"> सम्बन्धित व्यक्ति उपस्थित भई कार्यालयबाट प्राप्त निवेदन फाराम भर्नुपर्ने । नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति र दर्ता प्रमाण पत्रको प्रतिलिपि । इजाजतपत्र नविकरणको लागि निवेदन फाराम र सञ्चल प्रमाणपत्र । विद्युतीय माध्यमबाट पेश गर्नेले Submission Number कार्यालयमा उपलब्ध गराउने

९. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी:

कर अधिकृतः- श्री धनिश्वर अर्याल ।

१०. निर्णय उपर उजुरी सुन्ने अधिकारी:

कार्यालय प्रमुखः- श्री उद्धवराज न्यौपाने ।

११. सम्पादन गरेको कामको विवरण (२०७९ कार्तिक - पौष):

११.१ जम्मा राजस्व संकलनः (हजारमा) रु. २०१२६६।००

राजस्वको प्रकार बमोजिमको संकलन प्रगति:

क्र. सं.	राजस्वको प्रकार	कार्तिक	मंसिर	संकलित राजस्व (रु.)	पौष	जम्मा
१.	आयकर	१२५५१.००	९९१३.००	३९६२६.००	६२०९०.००	
२.	भाडा कर	११५.००	६२९.००	१५१७.००	२२६१.००	
३.	ब्याज	३०.००	१०३.००	३६२.००	४९५.००	
४.	मू.अ.क.	६६२८.००	१९३७२.००	३९१८१.००	६५१८१.००	
५.	अन्तःशुल्क	१८०७३.००	२४०३६.००	२५४८७.००	६७५९६.००	
६.	स्वास्थ्य सेवा कर	१०१९.००	१२७९.००	१३४१.००	३६३९.००	
७.	शिक्षा सेवा शुल्क			४.००	४.००	
जम्मा:		३८४१६.००	५५३३२.००	१०७५१८.००	२०१२६६.००	

महिनाअनुसारको लक्ष्य, संकलन र उपलब्धी:

क्र.सं.	महिना	लक्ष्य (रु.)	संकलन (रु.)	उपलब्धी
१.	कार्तिक	१०४८०६.००	३८४१६.००	३६।६५
२.	मंसिर	११९४८९.००	५५३३२.००	४६।३१
३.	पौष	२३१९५५.००	१०७५१८.००	४६।३५
जम्मा:		४५६२५०.००	२०१२६६.००	४४।११

दर्ता/ नविकरण (२०७९कार्तिक - पौष):

११.२ PAN जारी संख्या: १३८

११.३ P-PAN जारी संख्या: ४५९

११.४ VAT रजिष्ट्रेसन संख्या: १८

११.५ अन्तःशुल्क दर्ता/नविकरण संख्या: १६

११.६ बजार अनुगमन: ३५फर्महरु

१२. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, पद र सम्पर्क नं.:

क्र.सं.	जिम्मेवारी	नाम	पद	सम्पर्क नं.
१.	कार्यालय प्रमुख	उद्धवराज न्यौपाने	प्रमुख कर अधिकृत	९८५७०५६६२७
२.	गुनासो सुन्ने अधिकारी	धनिश्वर अर्याल	कर अधिकृत	९८५११७८३६८
३.	सूचना अधिकारी	चिरन्जीवी बस्याल	कर अधिकृत	९८५७०५५६२७

१३. अडियो नोटिस बोर्ड, वेवसाइट र पेजः

यस कार्यालयको आफ्नै अडियो नोटिस बोर्ड र वेवसाइट छ । कार्यालयबाट सम्पादित हुने कामहरू र महत्वपूर्ण सूचनाहरू आन्तरिक राजस्व विभागको वेवसाइट www.ird.gov.np बाट गर्ने/प्राप्त गर्ने सकिन्छ । करदाताहरूको Facebook को बढ्दो प्रयोगलाई ध्यानमा राखेर यस कार्यालयले आन्तरिक राजस्व कार्यालय, कृष्णनगर (<https://www.facebook.com/profile.php?id=100030157670275>) नामक फेसबुक पेज सञ्चालनमा रहेको छ ।

१४. ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूचीः

ऐनहरूः

- ❖ आयकर ऐन, २०५८
- ❖ मूल्य अभिवृद्धि कर ऐन, २०५२
- ❖ अन्तःशुल्क ऐन, २०५८
- ❖ मदीरा ऐन, २०३१
- ❖ साल बसाली आर्थिक ऐनहरू ।

नियमावलीहरूः

- | |
|-------------------------------------|
| ❖ आयकर नियमावली, २०५९ |
| ❖ मूल्य अभिवृद्धि कर नियमावली, २०५३ |
| ❖ अन्तःशुल्क नियमावली, २०५९ |
| ❖ मदीरा नियम, २०३३ |

निर्देशिकाहरूः

- | |
|---|
| ❖ आयकर निर्देशिका, २०६६ |
| ❖ मूल्य अभिवृद्धि कर निर्देशिका, २०६९ |
| ❖ अन्तःशुल्क निर्देशिका, २०६८ |
| ❖ शिक्षा सेवा शुल्क निर्देशिका, २०६५ |
| ❖ स्वास्थ्य सेवा कर निर्देशिका, २०६५ |
| ❖ बहाल कर असुली सम्बन्धी कार्यविधि निर्देशिका, २०६८ |
| ❖ स्वीकृति प्राप्त निकायले स्थायी लेखा नम्बर प्रदान गर्ने |

सम्बन्धी निर्देशिका, २०६३

❖ जग्गा तथा घर जग्गा निसर्गमा पूँजीगत लाभकर सम्बन्धी
निर्देशिका, २०७२

❖ स्वीकृत अवकाश कोषलाई जारी गरीएको निर्देशन, २०७७

❖ बहुमूल्य धातु तथा वस्तुको कारोबारलाई जारी गरिएको
निर्देशन, २०७७

❖ सेवा प्रवाह निर्देशिका, २०६७

१५. कर प्रशासनको अनुरोधः

- ✓ स्थायी लेखा नम्बर (PAN) लिएर मात्रै व्यावसायिक कारोबार गरौँ ।
- ✓ विद्युतीय माध्यमबाट विवरण फाइलिङ गरौँ ।
- ✓ करको भुक्तानी म्यादभित्रै गरौँ ।
- ✓ कर छलीका सूचना छन् भने जानकारी गराउँ ।
- ✓ करसँग डर होइन, भर गरौँ ।
- ✓ कर तिरौँ, आफ्नो आम्दानीको वैधता सुनिश्चित गरौँ ।
- ✓ कर तिर्नु कर्तव्य र गौरव दुवै हो ।
- ✓ बहाल आयमा १०% कर तिरौँ ।
- ✓ मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको कारोबार गर्नेले वार्षिक ५० लाख, वस्तु तथा सेवाको मिश्रित कारोबार र सेवाको कारोबार गर्नेले वार्षिक २० लाख भन्दा बढीको कारोबार गर्ने भएमा मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भई कारोबार गरौँ ।
- ✓ वस्तु वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल बिजक लिने दिने बानी बसालौँ ।
- ✓ कारोबार स्थलमा सबैले देखे गरी कर दर्ता प्रमाण पत्र र करपाटी राखौँ ।
- ✓ इजाजत पत्र लिएर मात्र अन्तःशुल्क लाग्ने वस्तु तथा सेवाको कारोबार गरौँ ।
- ✓ मदीरा र सूर्तिजन्य वस्तुको कारोबार स्थलबाट अन्य वस्तुको कारोबार नगरौँ ।
- ✓ १८ वर्ष नपुगेका बालबालिकाहरूलाई मदीरा तथा चुरोटको बेचबिखन नगरौँ ।
- ✓ मदीराको बेचबिखन विहान १० बजेदेखि बेलुका १० बजेसम्म मात्र गरौँ ।
- ✓ प्रत्येक बोतल तथा बट्टामा अन्तःशुल्क स्टिकर लागेको मदीरा तथा चुरोट मात्र उपभोग गरौँ ।
- ✓ कर तिरौँ, स्वाधीन अर्थतन्त्र निर्माण गर्न सहयोग गरौँ ।

१६. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरणः

खर्चको फाँटवारी (चालु खर्च)

महिना: पौष सम्म

आर्थिक वर्ष २०७९/०८०

म.ले.प.फा.नं.: १३

क्र.सं.	शिर्षक नं.	विवरण	बार्षिक बजेट	पौष महिनासम्मको खर्च/निकास	बाँकी बजेट
१.	२११११	तलव	११,६९१,०००।००	४३४८४४१।६०	७३४२५५८।४०
२.	२१११३	महंगी भत्ता	२१६,०००।००	१५२०००।००	६४०००।००
३.	२११३९	अन्य भत्ता	१५,०००।००	४५००।००	१०५००।००
४.	२११२१	पोशाक	९०,०००।००	००।००	९०,०००।००
५.	२२१११	पानी तथा विजुली	७००,०००।००	३०६९२०।००	३९३८८।००
६.	२२११२	सञ्चार महसुल	७००,०००।००	२३८००।००	६७६२००।००
७.	२२१२१	घर भाडा	०।००	०।००	०।००
८.	२२१११	इन्धन	७२०,०००।००	१२९,०३०।००	५९०,९७०।००
९.	२२११२	सवारी साधन मर्मत संभार	९,६०,०००।००	२०९२०।००	९३९०८०।००
१०.	२२११३	गाडी बीमा	१३४०००।००	०।००	१३४०००।००
११.	२२३११	कार्यालय सम्बन्धी खर्च	८८२०००।००	४०६५३९।००	४७५४६।००
१२.	२२३१४	इन्धन (अन्य प्रयोजन)	१००,०००।००	१६२००।००	८३८००।००
१३.	२२४१९	अन्य सेवा शुल्क	१,७०९,०००।००	१०२५३३२।००	६८३६६८।००
१४.	२२५२२	कार्यक्रम खर्च	३१५,०००।००	४१९००।००	२७३१००।००
१५.	२२६११	अनुगमन, मूल्याङ्कन खर्च	२५५,०००।००	९९५९५।००	१५५४०५।००
१६.	२२६१२	भ्रमण खर्च	१७५,०००।००	९९३००।००	८३७००।००
१७.	२२७११	विविध खर्च	२००,०००।००	५०९९०।००	१४९८९०।००
१८.	२११३४	कर्मचारीको बैठक भत्ता	१६००००।००	००।००	१६००००।००
१९.	२१२१२	निवृत्तिभरण कोष	२५००००।००	२५००५।६०	२२४९९४।४०
२०.	२१२१३	कर्मचारी विमा कोष	४८०००।००	३०४००।००	१७६००।००
२१.	२२२२१	मेशिनरी तथा औजार मर्मत	५०४०००।००	११४७००।००	३८९३००।००
२२.	२२२९१	अन्य सम्पत्ति मर्मत	८५०००।००	४८२८५।००	३६७९५।००
२३.	२२३१५	पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन खर्च	५०००००।००	३५०००।००	४६५०००।००
२४.	२२४११	सेवा र परामर्श खर्च	२०००००।००	०।००	२०००००।००
२५.	२२४१३	करार सेवा शुल्क	९९००००।००	४५२८२०।००	५३७९८।००
कुल जम्मा:			२१५९९०००।	७४२२०७८।२०	१४१७६९२९।८०

मौजदातको अवस्था:

बैंकको नाम:	राष्ट्रिय बाणिज्य बैंक (को.ले.नि.का. TSA खाता)
जम्मा निकासा रु.:	७४२२०७८।२०
जम्मा खर्च रु.:	७४२२०७८।२०
पेशकी रु.:	०
पेशकी कटाई बाँकी खर्च रु.:	७४२२०७८।२०

खर्चको फाँटवारी (पूँजीगत खर्च)

आर्थिक वर्ष २०७९/०८०

महिना: पौष सम्म

आर्थिक वर्ष २०७९/०८०

म.ले.प.फा.नं.: १३

क्र.सं.	शिर्षक नं.	विवरण	बार्षिक बजेट	पौष महिनासम्मको खर्च/निकासा	बाँकी बजेट
१.	२९३११	फर्निचर तथा फिक्सचर्स	२००,०००।००	२०५००।००	१७९५००।००
२.	२९५११	मेशिनरी औजार	२२५,०००।००	४००००।००	१८५०००।००
		स्रोत अनुसारको जम्मा:	४२५,०००।००	६०५००।००	३६४५००।००
		दातृ अनुसारको जम्मा:	४२५,०००।००	६०५००।००	३६४५००।००
		कुल जम्मा:	४२५,०००।००	६०५००।००	३६४५००।००

कोषको अवस्था:

बैंकको नाम:	राष्ट्रिय बाणिज्य बैंक (को.ले.नि.का. TSA खाता)
जम्मा निकासा रु.:	६०५००।००
जम्मा खर्च रु.:	६०५००।००
फछ्यौट गर्न बाँकी पेशकी रु.:	०।००

१७. कार्यालयले बर्गिकरण तथा संरक्षण गरेका सूचनाको विवरणः

सार्वजनिक महत्वका सबै सूचनाहरू एवं सम्बन्धित व्यक्तिका व्यक्तिगत विवरणका सूचनाहरू खुल्ला रहने ।

१८. कार्यालयमा सूचना मागसम्बन्धी परेका निवेदन र सूचना दिईएको विषयः

निवेदन नै नपरेको ।

१९. कार्यालयका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भए सोको विवरणः

आन्तरिक राजस्व विभागको अधिनस्थ रहेको आन्तरिक राजस्व कार्यालय, कृष्णनगर अन्तर्गत पर्ने करदाता सेवा कार्यालय, तौलिहवा तथा करदाता सेवा कार्यालय, सन्धिखर्क एवंम् आन्तरिक राजस्व विभाग र आन्तरिक राजस्व कार्यालयहरूबाट समेत यस कार्यालयसम्बद्ध सूचनाहरू पाउन सकिन्छ ।

२०. सूचनाको हकसम्बन्धी महत्वपूर्ण जानकारीहरूः


१. संसारमा सूचनाको हकसम्बन्धी कानून जारी गर्ने पहिलो मुलुक स्वीडेन हो । सो मुलुकमा सन् १७६६ मा सूचनाको हकसम्बन्धी कानून जारी भएको हो । नेपालमा सन् २००७ (बि.सं. २०६४) मा सूचनाको हकसम्बन्धी कानून जारी भयो ।
२. सन् १९४८ मा जारी विश्वव्यापी मानव अधिकार घोषणापत्रको धारा १९ मा प्रत्येक व्यक्तिलाई सूचना मारने, पाउने र प्रवाह गर्ने हकको व्यवस्था गरिएको छ । तर, नेपालको संविधानमा नेपाली नागरिकलाई सूचना मारने र पाउने हकको व्यवस्था गरिएको छ ।
३. नेपालको सूचनाको हकसम्बन्धी कानून बमोजिम सूचना दिन अटेरी गर्ने पदाधिकारीलाई रु. पच्चीस हजारसम्म जरिवाना हुन्छ ।
४. 'इन्टरनेशनल राइट ट्रू नो डे' बुल्गोरियाको राजधानी सोफियाबाट सन् २००२ को सेप्टेम्बर २८ बाट आरम्भ भएको हो । सन् २०१६ देखि यस दिवसको नाम 'इन्टरनेशनल डे फर यूनिभर्सल एक्सेस ट्रू इन्फरमेशन' मा रूपान्तरित भएको छ ।
५. नेपालमा सूचनाको हकसम्बन्धी कानून २०६४ श्रावण ५ मा व्यवस्थापिका संसदबाट प्रमाणीकरण भएकोमा २०६४ भाद्र ३ देखि लागु भएको हो । जसअनुसार प्रत्येक वर्ष भाद्र ३ गतेलाई राष्ट्रिय सूचना दिवसको रूपमा मनाइन्छ ।

७. सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ११ बमोजिम सूचनाको हकको संरक्षण, संवर्द्धन र प्रचलनको लागि एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने कानूनी व्यवस्थाअनुसार २०६५ बैशाख २२ गते आयोगको स्थापना भएको हो ।
८. सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम सार्वजनिक निकायको परिभाषाभित्र पर्ने सरकारी कार्यालय, राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्र र कानूनद्वारा स्थापित सार्वजनिक निकायहरूले आफ्नो निकायको ३/३ महिनाको विवरण सार्वजनिक गर्नुपर्छ । ती निकायहरूले सूचना अधिकारी तोकनुपर्छ । साथै कम्तिमा २० बर्षसम्मका सूचनाहरू अद्यावधिक गरी राख्नुपर्छ ।



सम्पर्कः

कार्यालयको नाम: आन्तरिक राजस्व कार्यालय, कृष्णनगर
ठेगाना: कृष्णनगर न.पा.-२, कपिलवस्तु
फोन नं.: ०७६-५२०६३२
ई-मेल: iro30@ird.gov.np



मैले त कर तिरिसकें,
त्यसैले निश्चिन्त छु

।

तपाईंका आर्थिक गतिविधिका सूचना हामीसँग छन्।
यथार्थ कर दाखिला गरौं।

आन्तरिक राजस्व कार्यालय, कृष्णनगर